

पनौती नगरपालिका

तेस्रो नगर सभामा

प्रमुख श्री भीम न्यौपानेद्वारा प्रस्तुत

आ.व. ०७५/७६ को नीति तथा कार्यक्रम सम्बन्धी बक्तव्य

पनौती नगरपालिकाको गरिमामय तेस्रो नगर सभामा उपस्थित सम्पूर्ण सभासद् मित्रहरू, हामी ऐतिहासिक प्रथम र दोश्रो नगर सभा हुँदै आज पनौतीको साझा सपना गुरा गर्ने उद्देश्यले आगामी ०७५/७६ को नीति योजना तथा कार्यक्रम तर्जुमा गर्न उपस्थित छौं, यस सुखद् क्षणमा अन्तरमनका बिचार र भावनाको सम्मिश्रित एकिकृत स्वरूप भल्किनेमा पूर्ण विश्वस्त रहँदै गौरवको अनुभूति गर्दछु ।

गरिमामय उपस्थिति, अर्थपूर्ण सहभागीता महत्वपूर्ण निर्णयको हक अधिकार स्थापीत गराउन जीवन उत्सर्ग गर्नु हुने समस्त ज्ञात अज्ञात शहीद प्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।

हामीलाई निरन्तर सत्मार्गका लागि प्रेरित गर्नु हुने आदरणीय पनौती नगरवासी अग्रजहरूमा सम्मान ब्यक्त गर्दछु । हाम्रो राम्रो पनौती निर्माणको अभियानमा साथ सहयोग समर्थन, ऐक्य बद्धता जाहेर गर्नुहुने सबै प्रति आभारी छु ।

सहकार्यको ५ वर्षे यात्रामा एकताबद्ध हाम्रा सबै सभासद्हरूको लगन, कृयाशीलता, योजनाबद्ध विकास प्रयासको मुक्तकण्ठले प्रशंसा गर्दछु ।

हामी आज रहेर भोली नरहने परिकल्पना गरिरहेका छैनौ, हामी नीति बिचार र योजनाले हामीलाई निरन्तर अधि बढ्न प्रेरित गर्ने मात्र नभइ पछाडी फर्कन या रोकिन बाध्य पाछै । यस

मानेमा हाम्रा प्रयास स्वयंमा एकता बद्ध, बैज्ञानिक रुपमा संतुलित समावेशी र जनभावनाको पर्याय बन्न सक्नु पर्ने तर्फ हामी सचेत छौं ।

संघीयताको कार्यान्वयन आफैमा चुनौतीको बिषय हो, विगतको अधिकार प्राप्तिको लडाईं आज प्राप्त गरेको अधिकारको सूची ब्यवहारमा लागु गर्ने भोग्ने अबस्थामा आउँदा सोच स्रोत र प्रयत्नका दृष्टिले कति सार्थक रहयो बर्ष वित्दा समीक्षाको समय भइसक्यो । जनतालाई अधिकार सम्पन्न बनाउन झण्डटिलो प्रशासनिक प्रकृया र विधिले केहि जटिलता सृजना पैदा गर्दा हामी बीचको भरोसामा केहि कमी भएको तर्फ मात्र घोट्लिएर समाधानको नजिक पुग्न नसकिने यथार्थ हामी सबैले बुझ्नै पर्दछ । साविकको ब्यवस्था त्यसले आफ्नो लक्ष्य र उद्देश्य प्राप्तीका लागि आधारभूत तहलाई नविचारी बनाएको कानूनले हामी विवेक पुऱ्याउन नसक्ने हुँदा आवश्यक संशोधनया नयाँ तर्जुमा यसका समाधान हुन हामी सबै यस तर्फ जागरुक छौं ।

परिवर्तन आफैबाट र त्यो संभव बन्नका लागि सबै किसिमका काममा उताउला भन्दा शालिन स्वभाविक कार्य प्रकृया हाम्रो आरम्भ हो । हरेक समय या बर्ष आरम्भका मात्र दिन नहुने तर्फ सबै प्रष्टिनु पर्छ, आउँदा पछिल्ला दिन नतिजामुखी कार्य प्रणाली, झण्डटिलो कार्य प्रकृत्यामा कानूनी खवरदारी ब्यक्ति केन्द्रित अधिकार स्वभाव र कार्यशैलीलाई बहुपद केन्द्रित अधिकारका रुपमा वितरण गर्न र सो को संरक्षण गर्ने दायित्व पनि हाम्रै हो । जनताको युगको आरम्भमा हाम्रा पछौटे सोच स्वभाव कार्यशैली र विचारले प्रधानता पाउँदा विधित पुऱ्याइएला तर भावनाको प्रतिनिधित्व र नतीजाको आस गर्न नपाउँदा निरर्थक प्रयास हुन्छ भन्नेमा सबैले जानकारी राख्नै पर्छ ।

लामो समयको अन्तरालमा बनेको स्थानीय सरकार, सरकार बनाउने जनताका ठुला ठुला सपना, शीघ्र नतीजामुखी परिणामको आसमा संतुलन कायम गर्दै सृजित उत्साह अठोट संकल्प र दृढतालाई कार्यक्षेत्रमा परिचालन गर्ने कुटनैतिक एवं रणनैतिक क्षमता राख्न नसकिए विद्रोह या असन्तुष्टिका आवाजहरु क्रमश संगठित हुन असजिलो मान्दैनन् । अतः यस्ताखाले बिषय परिस्थिति कतै मरैकारणले पो हुन पुग्यो कि भन्ने तर्फ के जनप्रतिनिधि के कर्मचारी सबैले

आफुलाई आत्म समीक्षामा केन्द्रित गराउनै पर्छ, त्यस तर्फ हाम्रो समूह सर्तक सचेत र जागरुक छु भन्नेमा म विश्वस्त छु ।

विभिन्न विचार, शैली, माग, आवश्यकता र अबस्था बीचको हाम्रो उपस्थितिलाई जनताप्रतिको निष्ठा र एकताभावले एकै ठाउँमा उभ्याएको गर्वमा हामी स्पष्ट नीति तथा कार्यक्रमलाई प्रस्तुत गर्नुपूर्व हालसम्मका प्रयत्न र प्रयासले हासिल उपलब्धिको संक्षिप्त चर्चा गर्न उपयुक्त ठान्दछौं । यीनै अबस्थाको विश्लेषणबाट आगामी नीति कार्यक्रम तय गरिदा त्यसको प्रभावकारीता सिद्ध हुनेमा आशावादी छु ।

सम्पादित कामका केहि अंशहरु

- बसपार्क क्षेत्रको सुधार कार्य थालनी ।
- जनतासंग आमने सामने कार्यक्रम संचालन र यसको प्रभावकारीता ।
- बौद्धिक समूह भेलाको आयोजना र यसको सकारात्मक पक्ष
- पुण्यमाताको फोहर पानी म्खभचत गर्ने कार्य प्रारम्भ ।
- ईजलासको ब्यवस्थाले न्याय सम्पादनकार्यलाई ब्यवस्थित ।
- विक्रि तथा निकासी कर संकलनका लागि ठेक्का बन्दोवस्त ।
- सर्वसाधारणलाई परेको मर्कालाई दृष्टिगत गरि सवारी साधन कर नलिने ब्यवस्था ।
- बसपार्क प्रवेश तथा पार्किङ्गका नाममा संकलित रकमलाई बैज्ञानिक बनाउन गत बर्षदेखि गरिएको पूनरावलोकनलाई निरन्तरता
- उद्योग बाणिज्य संघसंगको साझेदारीमा जडित ऋरु ऋबmभचब को सफल प्रयोग र विस्तार ।
- त्रिणेत्रीघाट कज्वेमुनि पक्की पुलको निर्माण प्रारम्भ ।

- स्मारकक्षेत्र भित्रका घर मध्ये प्रचलित मापदण्ड पुरा गराउन गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन सुरु।
- संग्राहलय ब्यवस्थापन समिति गठन गरि प्रभावकारी संचालन ।
- विभिन्न ऐन नियम, निर्देशिका कार्यविधि जारि ।
- कानून बमोजिम प्राप्त अधिकार बमोजिम जेष्ठ नागरिक परिचय पत्र वितरण, 'घ' बर्गको निर्माण ब्यवसायको ईजाजत प्रदान गर्ने ब्यवस्थाको कार्य थालनी ।
- मेयपर्स ँयचगim को आयोजना संपदा शहरबारे महत्वपूर्ण वहस ।
- सवै सामुदायिक विद्यालयमा भू(बततभलमबलअभ को ब्यवस्था ।
- नक्सापास प्रकृयालाई सरलीकरण गरी छिटो छरितो सर्वसुलभ बनाउन टोकन प्रणाली लागु,
- ०७२ सालको विनाषकारी भूकम्प अघि निर्माणका लागि दर्ता भएका तात्कालिन अबस्थाको मापदण्ड पुरा गरेका संरचनाको नक्सापास गर्ने सम्बन्धी विशेष निर्णय ।
- साविक गाविसबाट संरचना निर्माणको लगत राखि सिफारिश भएका संरचनाको अभिलेखिकरणको ब्यवस्था ।
- साविक गाविसबाट नगरपालिकामा रुपान्तरण भई कामय भएका वडाबाट मापदण्ड आकर्षित हुनुपूर्व प्राविधिकबाट सिफारिश भएका आधारमा संरचनामा वडा कार्यालयबाट दस्तुर असुल गरि अभिलेख रहने गरी संरचना निर्माण गर्न सहमति दिइएका नक्साको प्रमाणिकरण गर्ने ब्यवस्था ।
- नगरका दुई वडाको दुर्गम क्षेत्र वडा नं. २ को नयाँगाउँ र वडा नं. ११ को नेपानेमा-टोड्केमा खोप केन्द्र निर्माण प्रारम्भ ।

- वडा कार्यालयको उचित ब्यवस्थापन लभत सहितको सुविधा ।
- नगरको सीमावर्ती क्षेत्रहरूमा पहिचानयुक्त बोर्डको ब्यवस्था ।
- वडा नागरिक वडा पत्रको ब्यबस्था ।
- यस नगरको बिशेष आर्थिक ब्यवस्थापनमा वडा नं. २ मा स्थानीय कुशादेवी क्षेत्र सरोकार समाजको अग्रसरतामा उत्साहजनक रुपमा ऐतिहासिक विहावर क्षेत्र पर्यटन महोत्सव सम्पन्न ।
- लज्जावती महाँकाल क्षेत्र पनौती नगरपालिका वडा नं. ८ मा जनआन्दोन ०६२/६३ मा शहादत प्राप्त यस नगर निवासी सगुन ताम्राकार लगायत निरंकुश पंचायती ब्यवस्थाको विरुद्धको अभियानमा शहादत प्राप्त ४ जना शहीदको शहीद प्रतिमा सहित शहिद पार्कको उद्घाटन ।
- केन्द्रीय स्तरको थप बजेटबाट बल्थली सडक खण्डको ढलान कार्य प्रारम्भ ।
- ठुलो क्षेत्रफलमा गुरुयोजना मुताविक वडा नं. १ रानीकोट स्थित जग्गामा शहीद पार्क निर्माण प्रारम्भ ।
- औद्योगिक ग्राम निर्माणको नीतिगत ब्यवस्था सम्बन्धित मन्त्रालय तहमा सकारात्मक तवरले अधि बढ्दै ।
- पनौती रंगशाला निर्माणका क्रममा नगरपालिकाको विशेष पहल कदमीमा पौडी पोखरी र चमेनागृह निर्माणको टेण्डर आब्हान भएको साथै जग्गा ब्यवस्थापनका सन्दर्भमा आवश्यक निर्णय एवं कागजात सहित दुषित दर्ता बदरका लागि सम्बद्ध मन्त्रालय तहमा छलफल अधि बढेको ।
- काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाका कतिपय विवादित बिषयमा सम्बन्धित सरोकारवाला राखि छलफल पश्चात निर्माण कार्यले तीव्रता प्राप्त गरेको ।

- रोटरी क्लव अफ पनौतीको विशेष आर्थिक ब्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरुलाई ड्रेसको ब्यवस्था गर्ने सम्बन्धी कार्य अधि बढेको ।
- पनौती नगरको छुट्टै विशेष पहिचानका रूपमा धर्म संस्कृति, कृषि, पर्यटन र सद्भावको प्रतीकात्मकता झल्किने गरी कलाकार मन्जु स्याउलाबाट तयार भएको प्रतीक चिन्ह (लोगो) स्वीकृत ।
- विलगेट्स फाउण्डेशन समेतको सहयोगमा यस नगरपालिका लगायत धुलिखेल र बनेपा समेत लाभान्वित हुने गरी पुण्यमाता खोला करिडोर एवं फोहरमैला ब्यवस्थापन सम्बन्धी कार्य अधि बढदैछ ।
- विपद् ब्यवस्थापन योजना तर्जुमा भएको छ ।
- आपत्कालिन खानेपानी तथा सरसफाई योजना तर्जुमा
- उद्यम विकास रणनीतिक योजना तर्जुमा ।
- बालसंरक्षण सम्बन्धी नीगितहरु
- वडा नं. १२ बालमैत्री वडा घोषणाको पूर्व तयारी पुरा ।
- भालेश्वर मा.वि. लाई प्राविधिक शिक्षा संचालनका लागि भवन विस्तार/निर्माण गर्न पाथीभरा सामुदायिक वन क्षेत्रमा जग्गा उपलब्ध गराइएको ।
- यस बर्षको कम्भू परीक्षामा सामुदायिक विद्यालयतर्फबाट काभ्रे जिल्लाको उत्कृष्ट नतीजा ल्याउन भालेश्वर मा.वि.को सफलता ।
- यस बर्षको कम्भू परीक्षामा काभ्रे जिल्लाबाट सर्वोत्कृष्ट अंक ल्याउन सामुदायिक बोडिङ्ग स्कुलको सफलता ।

□ शहरी विकास तथा भवन निर्माण विभागबाट यस नगरपालिकाको वडा नं. ४ र ५ मा पर्ने सेतीदेवी मन्दिर क्षेत्रको गुरुयोजना निर्माण सम्पन्न ।

□ पनौती नगरका ९ वडा वडामा ढल निर्माणको विस्तृत अध्ययन सर्वेक्षण कार्य प्रारम्भ ।

□ सामुदायिक स्वास्थ्य सेवा पुर्नस्थापना तथा स्थानीय तहको क्षमता सुदृढिकरण परियोजना अन्तर्गत कुशादेवी स्वास्थ्य चौकी भवनको पूर्णनिर्माण योजना अन्तर्गत रु. २,४१,८६,८७५।- वरावरको लागतमा भवन निर्माण गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त भवन तेर दे जोम् फाउण्डेशन (टिडिएच) को सहयोगमा आगामी ३१, डिसेम्बर २०१९ भित्र सम्पन्न हुनेछ ।

□ समान मुल्यको कामका लागी समान ज्यालालाई आफ्नो नगर क्षेत्रभित्र लागु गराउन सरोकारवालाहरूसंग क्षेत्रगत छलफल गर्ने, काम र कामको प्रकृति अनुसार ज्यालालाई निर्धारण गर्ने र निर्धारित दरलाई सार्वजनिकिकरण गर्ने बिषयलाई प्राथमिकतापूर्वक अधि बढाइने छ ।

नगर सभा सदस्यज्यूहरु,

यीनै उल्लेखित अबस्था आगामी बर्ष गर्नुपर्ने कार्यको स्वरुप निर्धारण र संचालन गर्न देहाय बमोजिमको नीतगित ब्यवस्था गरिनेछ ।

□ आगामी आ.व. ०७४/७५ को नीति कार्यक्रम प्रस्तुत हुँदा उल्लेख भएका ब्यवस्थाहरु मध्ये खास परियोजनागत उद्देश्यमा नजोडिएका नीतिगत ब्यवस्थालाई आगामी बर्षमा समेत निरन्तरता दिइनेछ ।

यस नगरपालिकाको आगामी आ.ब.०७५/७६ का लागि बिषय/क्षेत्रगत नीतिको रूपमा निम्न नीतिगत ब्यवस्था अवलम्बन गरिनेछ ।

१. सार्वजनिक क्षमता विकास तथा सुशासन

सूचना, प्रकाशन, प्रशारण जास्ता बिषयलाई थप ब्यवस्थित गरि सेवा ग्राहीको सेवा प्राप्त गर्ने अधिकारलाई सर्वसुलभ बनाइनेछ ।

बिषयगत समितिको भूमिकालाई ब्यवस्थित नियमित एवं अभिलेखगत बनाइनेछ ।

कसैको सहयोग/सहारा लिई कार्य गराउनुपर्ने सेवा ग्राहीलाई आवश्यक सहयोग गर्न म्भकप को ब्यवस्था गरिनेछ ।

सेवाग्राहीलाई सहज प्रतिकारत गराउन आवश्यक सुविधायुक्त प्रतीक्षालय बनाइनेछ ।

क्षेत्रगत रूपमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृतःप्रोत्साहित गरिनेछ ।

जनशक्ति ब्यवस्थापन सम्बन्धी थप स्पष्ट कानूनी ब्यवस्था गरिनेछ ।

नगरकार्यपालिका (कार्य विभाजन) नियमावलीले ब्यवस्था गरे बमोजिमका महाशाखा, शाखाहरुको स्थानगत, पहिचानगत, जिम्मेवारीगत एवं दरवन्दीको ब्यबस्था गरिनेछ । साथै सोही अनुसार संगठन संरचना तयार गरिनेछ ।

निर्णय/आदेश/फैसलाको प्रभावकारी कार्यान्वयनमा मद्दत पुऱ्याउन, सामाजिक सुरक्षा लगायत सुशासनमा सहयोग पुऱ्याउन नगर प्रहरी ब्यवस्थापन गरिनेछ ।

मासिक शाखागत प्रतिवेदन एवं एकिकृत प्रतिवेदन तयार गर्ने ब्यवस्था मिलाइनेछ ।

बिषय बिज्ञहरुको लेख रचना अनुसन्धान र उत्पादन समेटिने गरी “पनौती दर्पण” नामक पुस्तिका प्रकाशन गरिनेछ ।

- जनतासंग आमने सामने कार्यक्रमलाई निरन्तरता दिदै उक्त कार्यक्रमको नाम परिवर्तन गरि “जनताको आँगनमा नगरपालिका” नामक कार्यक्रम अर्ध बार्षिक रुपमै संचालन गरिनेछ ।
- अनुगमन सम्बन्धी निर्देशिकाको ब्यवस्था गरी थप प्रभाकारी अनुगमन गर्ने ब्यवस्था मिलाइनेछ ।
- कामको प्रगती आम नागरिक बीच पुऱ्याउन पत्रकार भेटघाट कार्यक्रमलाई नियमित बनाईनेछ ।
- कार्यालयका लागि आबश्यक माल बस्तुको खरिद लगायत काम नलाग्ने मालबस्तुको लिलामी गरी हटाउने ब्यवस्था मिलाउन आवश्यक समिति निर्माण गरिनेछ ।
- पूर्वाधारकम भएका, असुरक्षित रहेका वडा कार्यालयहरुको लागि थप पूर्वाधारयुक्त वनाउने लगायत सुरक्षित स्थान तर्फ लैजान आवश्यक अध्ययन गरिनेछ ।
- बजार अनुगमन गरि मूल्य, गुणस्तर, सहज आपूर्ति जस्ता बिषयमा उपभोक्ताको हित प्रवर्द्धन गरिनेछ ।
- मेलमिलाप कर्ताहरुको सूचीकरण गरि क्षमता विकासमा सहभागी गराइनेछ ।
- खर्च सम्बन्धी मापदण्डको तर्जुमा गरिनेछ ।
- योजना संचालन समय तालिका निकासाका आधार र मापदण्ड तर्जुमा गरिनेछ ।
- क्षमता विकास योजना तर्जुमा गरि सो बमोजिमको कार्य अधि बढाइनेछ ।
- कार्य उत्प्रेरणा जगाउने खालका बिभिन्न तालिम, गोष्ठी, अध्ययन अवलोकन भ्रमण जस्ता कार्य गर्ने ब्यवस्था मिलाइनेछ ।
- तर्जुमा भएका कानूनको शीघ्र प्रकाशन, अभिलेखीकरण, मौज्दात ब्यबस्थापन जस्ता कार्यलाई थप ब्यवस्थित एवं प्रभावकारी बनाइनेछ ।

२. अर्थ :

- सार्वजनिक यातायातका साधनमा टिकट प्रणाली लागु गराउन लगाइनेछ ।
- यात्रु बीमाको ब्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइनेछ ।
- बसपार्कको बैकल्पिक ब्यवस्थाका लागि जग्गा ब्यवस्थापन गरिनेछ ।
- सहकारी संस्थाको अनुगमन र नियमन ब्यबस्थालाई प्रभावकारी बनाइनेछ ।
- दोहोरो सदस्यता नियमित गराइने नीतिलाई ब्यबहारिक रुपमा क्रमशः लागु गरिदै लगिने छ ।
- सहकारी संस्थालाई आर्थिक कारोवारका आधारमा करको दायरामा ल्याउन आवश्यक गृहकार्य गरिनेछ ।
- सहकारी क्षेत्रको विकास र प्रबर्द्धनका लागि सहकारी क्षेत्र विकास कोषको अवधारणा अधि बढाइनेछ ।
- कृषि लगायत ब्यवसायिक सहकारी संस्थालाई समुदायका नागरिकको आर्थिक उत्पादकत्व बृद्धि गराउने कार्यमा संलग्न गराइनेछ ।
- उद्यम विकास रणनीतिक योजनालाई क्रमशः कार्यान्वयन गर्दै जाने ब्यवस्था मिलाइनेछ ।
- सहकारी संस्थाको कानूनत गर्नुपर्ने सम्पूर्ण ब्यवस्थापकीय कार्यका लागि आवश्यक नीति बनाईने छ ।
- औद्योगीक क्षेत्र पहिचान गरि उद्योग मैत्री पूर्वाधारको विकास गरिनेछ ।
- पार्क तथा उद्यानको विकास गरि आर्थिक गतिविधि बनाइनेछ ।

३. सार्वजनिक संपत्ति उपयोग तथा संरक्षण :

- नगर क्षेत्रका सवै वडाहरुबाट सरकारी र सार्वजनिक जग्गाको पहिचान गर्ने, लगत उतार गर्ने कार्यका लागि नापी तथा मालपोत कार्यालयसंग समेत आवश्यक समन्वय गरिनेछ ।
- वडा वडामा रहेका सार्वजनिक संरचनाहरुको वडागत विवरण संकलन गरि अद्यावधिक गरिनेछ ।
- सार्वजनिक संपत्ति/जग्गाको पहिचानका आधारमा आवश्यकताका आधारमा संरक्षण गर्ने ब्यवस्था मिलाइने छ ।

४. लेखा सम्बन्धी :

- अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका कैफियत तथा टिप्पणी उपर नियमित गराउने तर्फ आवश्यक कारवाही गरिनेछ ।
- सवारी साधन संचालनलाई थप ब्यवस्थित बनाउन, खर्च प्रणालीलाई नियमित बनाउन आवश्यक योजना बनाइनेछ ।
- लक्ष्य अनुसारको राजश्व उठ्तीलाई पुरागर्न बूअतष्यल एबिल आवश्यक बनाइनेछ ।
- स्वीकृत कार्यक्रमहरु आर्थिक बर्षको अन्त्यमा गर्ने परिपाटीलाई दुरुत्साहित गरिनेछ ।
- आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त बनाइनेछ ।

५. प्राकृतिक श्रोत तथा वातावरण :

- नीति जग्गामा रहे भएको भएता पनि पानीका मुलमुहानलाई सार्वजनिक रूपले उपयोगी बनाइनेछ ।
- मुलमुहानको लगत अद्यावधिक गरिनेछ ।

- साविकमा रहेभएका पोखरीको संरक्षण गर्ने र प्रत्येक वडा क्षेत्रमा कम्तिमा एउटा पोखरी निर्माण गरिनेछ ।
- डिप बोरिङ्ग लगायत पानी जन्य उद्योगलाई ईजाजत लिनुपर्ने ब्यवस्था सहित करको दायरामा ल्याइनेछ ।
- नगर क्षेत्रभित्रका खानीको अनुगमन नियमन गर्ने ब्यवस्था मिलाइनेछ ।
- खानी संचालनको क्षेत्र निर्धारण गर्ने सम्बन्धमा आवश्यक गृहकार्य अधि बढाइनेछ ।
- खानीजन्य उद्योगको बिकल्पका रूपमा अन्य संभाव्य उद्योगका बारे सरोकारवालासंग वहस प्रारम्भ गरिनेछ
- नगर क्षेत्रका सामुदायिक वनको उत्पादनलाई कार्य योजना मुताविक स्थानीय विकास निर्माणमा लगाउन आवश्यक वातावरण मिलाइनेछ ।
- वन क्षेत्र विनास हुने गरी सडक पूर्वाधार लगायतका निर्माण जन्य कार्यलाई बनमैत्री हुने गरी वनाउन लगाइनेछ ।
- वनको सुन्दरता, जमिनको अबस्थिति अनुसार संभावनाका आधारमा पिकनिक स्पोट लगायत भ्यू टावर निर्माणलाई प्राथमिकतामा राखिनेछ ।
- कुनै पनि उद्योगले उत्पादन गरि बाँकी रहेका मालबस्तु सम्बन्धित उद्योगी-ब्यवसायीले ब्यवस्थापन गर्नुपर्ने नगरेमा सोहीबाट क्षतिपूर्ति भराई ब्यवस्थापन गरिनेछ ।
- वातावरणलाई चुनौती दिने प्रकृतिका उद्योगलाई संचालन गर्न दिँदा मर्का पर्ने देखिएमा त्यस्ता उपर आवश्यक अध्ययन गरि कार्यवाही अधि बढाउने ब्यबस्था मिलाइनेछ ।
- खोला खोल्चा तथा कुलाको मापदण्ड तथा सीमा अध्ययन गरी मिचे मिचाएको देखिएमा आवश्यक कार्यवाही अधि बढाइनेछ ।

- नीजि घर उद्योगबाट निस्कने बिषादी जन्य पदार्थको ब्यवस्थापन सिधै ढल/खोलामा मिसाउन निषेध गरि स्वः ब्यवस्थापन गर्नुपर्ने बारे समेत गराइनेछ ।
- कृतिम ताल तलैया र पोखरी निर्माणलाई प्रोत्साहित गरिनेछ ।
- जलाधार क्षेत्र, सीमसार क्षेत्रको प्रबद्र्धन गरिनेछ ।
- कृषकहरुलाई **Organic Farming** तर्फ प्रोत्साहित गर्न जैविक बिषादी निर्माण केन्द्रको प्रबद्र्धन लगायत तालिमको ब्यवस्था गरिनेछ ।
- घर नक्सापास हुँदा प्रत्येक घरले घर कम्पाउण्ड हाता वा आसपास कम्तिमा ५ वटा विरुवा रोप्नुपर्ने ब्यवस्थालाई अनिवार्य गरिनेछ ।
- कुकुर तथा अन्य छाडा पुश ब्यवस्थापन लगायत रेविज विरुद्धको कार्यक्रम संचालन गरिनेछ ।
- शुभ कार्यको प्रारम्भमा वा कसैको स्मृतिमा विरुवा रोप्ने सँस्कृतिको विकास गराउन प्रेरित गरिनेछ ।
- LED चिमको प्रयोगलाई प्रोत्साहित गरिनेछ ।

६. पूर्वाधार :

- पूर्वाधारलाई क्षेत्रगत रुपमा विभाजित गरिनेछ ।
- प्रत्येक वडामा संभावनाका दृष्टिले उद्यानको ब्यवस्था गरिनेछ ।
- प्रत्येक वडाको कुनै १ बस्तीलाई नमूना बस्ती बनाउन आवश्यक मापदण्ड बनाइनेछ ।
- सम्पूर्ण वडालाई समेटेर चक्रपथ निर्माका लागि म्एच् बनाइनेछ ।
- पनौती नगरको एकिकृत विकास योजना बनाइनेछ ।

- प्रत्येक वडामा एक खेल मैदानको पूर्वाधार तयार गरिनेछ ।
- नगर गुरुयोजना तर्जुमा कार्य अधि बढाइनेछ ।
- नगरपालिकाको आवधिक योजना तर्जुमा गरिनेछ ।
- क्षेत्रिय महत्वःकेन्द्रीय महत्व राख्ने ठुलो बजेट अंश खर्चिनु पर्ने विकास आयोजनाका लागि प्रदेश सरकार लगायत संघीय सरकारसंग मात्र गरिनेछ ।

७. विपद् ब्यवस्थापन :

- बिपद् ब्यवस्थापन ऐन निर्माण गरिनेछ ।
- गठित बिपद् ब्यवस्थापन समितिहरुलाई थप कृयाशील बनाइनेछ ।
- विपद् ब्यवस्थापन योजनालाई अद्यावधिक गर्ने लगायत सो को कार्यान्वयन एवं विपद् सूचना केन्द्रलाई थप उपयोगी बनाइनेछ ।
- उद्धार सामग्री भण्डार केन्द्रको संरक्षण उपयोग लगायत केन्द्र थप गर्ने बारे आवश्यक योजना बनाइनेछ ।
- भवन संहिता पालनामा विशेष जोड दिइनेछ ।
- एम्बुलेन्स र दमकलको ब्यवस्था मिलाइनेछ ।
- आपत्कालिन खानेपानी सरसफाई योजनालाई अद्यावधिक गरिनेछ ।

८. संस्कृति सम्पदा :

- जात्रा मेला पर्वको वडागत विवरण तयार गरी अभिलेख राख्ने अद्यावधिक गर्ने ब्यवस्था मिलाइनेछ ।

- गुठी अधिनस्थ जग्गा जमीनको विवरण लगायत सम्बन्धित गुठी दायित्व यकिन गर्ने ब्यबस्था मिलाइने छ ।
- लोपोन्मुख साँस्कृतिक बाजा गाजाको संरक्षण गर्ने ब्यबस्था मिलाइनेछ ।
- उत्खनित कार्यको निरन्तरता सहितको स्पष्ट सीमा निर्धारण गरि कार्य संचालन गर्न आवश्यक ब्यवस्था मिलाइनेछ ।
- मठ मन्दिर पाटी पौवाको लगत अद्यावधिक गरिनेछ ।
- आगामी १२ बर्षे मकरमेलाको पूर्व तयारीका लागि योजनाबद्ध प्रकृया अधि बढाइनेछ ।
- संपदाको संरक्षण, मापदण्ड पालना लगायत विश्व सम्पदामा सूचीकृत गराउने कार्यलाई विशेष महत्वका साथ अधि बढाइनेछ ।

९. योजना फरफारक तथा पेशकी बेरुजु असुली :

- योजना संझौता पश्चात उपभोक्ता समितिलाई योजना संचालन तथा ब्यवस्थापन सम्बन्धमा अभिमुखिकरण तालिम दिने ब्यवस्थालाई थप ब्यबस्थित बनाइनेछ ।
- योजना संझौता गर्ने तथा सम्पन्न हुने प्रकृयात्मक आधारलाई कार्यविधिले निर्देश गरे अनुसार हुने अवाश्यक ब्यवस्था मिलाइनेछ ।
- उपभोक्ता समितिले लागत ईष्ट्रिमेट परिवर्तन गराउन चाहेमा योजनासंग तालिका बमोजिमको मितिभन्दा पर जाने गरि परिवर्तन गरिनेछैन ।
- स्वीकृत ल.ई. र कार्य थलोमा भएको कामका बीच तालमेल मिले नमिलेको अबस्थालाई सुरुदेखिनै अनुगमन गर्ने सुझाव दिने ब्यवस्थालाई थप सहज सरल बनाइनेछ ।
- नगद सहभागीतामा आधारित साझेदारी कार्यक्रम संचालन गरिनेछ तर यस्तो रकमबाट संस्थागत साझेदारीमा रकम खर्च गरिनेछैन ।

ठेक्का पट्टाबाट संचालन हुने योजनाका हकमा समयमै ठेक्का आब्हान गर्ने ब्यवस्था मिलाइनेछ ।

एक आ.व. भित्र सम्पन्न हुन नसक्ने खालका योजनाका हकमा मूएच् बनाउने र उक्त योजनालाई क्रमागत योजनाका रुपमा संचालन गर्ने ब्यवस्था मिलाइनेछ ।

२०७२ सालको बिनाषकारी भूकम्प आगाडी संचालन भई पेशकी बेरुजु बाँकी योजनाका हकमा सम्बन्धित उपभोक्ता र वडाको सर्जमीन एवं सिफारिशका आधारमा नियमित गराउने ब्यबस्था मिलाइनेछ ।

आवश्यक मापदण्ड बनाई उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति प्रोत्साहित गरिनेछ ।

नगरस्तरिय योजना संचालनका लागि आवश्यक उपभोक्ता गठन गर्दा नगरपालिका पदाधिकारी लगायतका प्राविधिकहरुको उपस्थिति रहने ब्यवस्था मिलाइनेछ ।

१०. पर्यटन :

पर्यटन क्षेत्रको मात्र काम गर्ने गरि नगरपालिकाद्वारा आफ्नै मातहतमा रहने गरि पर्यटनसंग सम्बन्धित संस्था स्थापना गर्ने ब्यवस्था मिलाइनेछ ।

प्रचार प्रसार :Identify भैसकेको क्षेत्रहरुको विकासको लागि प्रचार प्रसारको ब्यवस्था मिलाइनेछ ।

पनौती नगरपालिकाको छुटै स्लोगान तयार गर्ने ब्यवस्था मिलाइनेछ ।

MAP पनौतीमा भएका जैविक विविधता, आसपासका पर्यटकीय क्षेत्र संलग्न भएको छुटै पनौतीको नक्सा प्रकाशन गर्ने ब्यवस्था मिलाइनेछ ।

Social Media को माध्यमबाट पनौतीको प्रचार प्रसार गर्ने ब्यवस्था मिलाइनेछ ।

साईनबोर्ड, विभिन्न चौबाटो दोवाटोमा बुझिने गरि साईनबोर्डको ब्यवस्था गर्ने ब्यवस्था मिलाईनेछ ।

पनौती Guide Book, पनौती नगरपालिकामा रहेका स्थानहरुको पहिचान गरि नाष्मभ द्यययप निकाल्ने ब्यवस्था मिलाईनेछ ।

Adventure Tourism को संभावनाको लागि विज्ञ टोलीहरुद्वारा सम्भाव्यता अध्ययन अनुसन्धान गरि सो अनुरुप योजना बनाउने ब्यवस्था मिलाईनेछ ।

पर्यटनलाई चाहिने गाइड तथा जनशक्ति यहि उत्पादन हुन भन्ने उदेश्यले प्रत्येक बर्ष २ जना Treking Guide तथा २ जना Tour Guide को लागि छात्रवृत्ति दिने ब्यवस्था मिलाईनेछ ।

प्रत्येक बर्ष पर्यटन क्षेत्रमा योगदान गर्ने ब्यक्तिको पहिचान गरि उत्कृष्ट ब्यक्तिलाई पर्यटन बर्ष ब्यक्ति घोषणा गर्ने ब्यवस्था मिलाईनेछ ।

प्राकृतिक सम्पदा संरक्षण, यस नगरपालिका भित्र रहेका नदिहरु संरक्षण तथा यसको सरसफाईको तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने, साथै खोलानालाहरुमा अप्राकृतिक तरिकाबाट माछा मार्ने काम तत्काल बन्द गरि हरित क्षेत्र घोषणा गर्ने ब्यवस्था मिलाईनेछ ।

सुरक्षित वातावरण , पर्यटक तथा स्थानीय सुरक्षाको लागि नगरपालिकाको विभिन्न स्थानमा सरकारसंग अनुरोध गर्दै पर्यटकीय प्रहरी पोष्टहरु स्थापना गर्दै जाने ब्यवस्था मिलाईनेछ ।

लगानी मैत्री वातावरण, पर्यटन क्षेत्रले वाह्य तथा आन्तरिक लगानी बढ्दा च्भखभलगभ समेत बढ्ने भएकाले यस प्रति आकर्षित गर्न लगानी मैत्रि वातावरण बनाउन विज्ञहरुको राय सल्लाहमा निति बनाउने ब्यवस्था मिलाईनेछ ।

धार्मिक महत्वको प्रचार, धार्मिक महत्वका बिषयमा खोजविन गरि प्रचार प्रसार गर्ने ब्यवस्था मिलाईनेछ

वस्ती वा समुदायका नजिक रहने खानीले अर्थोपार्जनमा योगदान दिएको देखिएता पनि पर्यावरणीय संतुलन कायम राख्दै दिगो विकासमा भने यसले चुनौती थप्ने देखिदा पर्यटन ब्यवसाय समेतको संभाव्य दिगोपनामा मद्दत पुऱ्याउन उचित तवरले बैज्ञानिक ब्यवस्थापन गर्ने ब्यवस्था मिलाईनेछ ।

एएए स्थानीय पर्यटनबाट प्रत्यक्ष लाभ लिने तथा यसमा संलग्न ब्यक्तिहरुलाई सल्लाह सुझाव दिनका लागि आवश्यकता अनुसार आमन्त्रण गरि गोष्ठी सेमिनारको आयोजना गर्ने ब्यवस्था मिलाईनेछ ।

वृत्तचित्र निर्माण गर्ने, नगरपालिकामा भएका धार्मिक, साँस्कृतिक, प्राकृतिक क्षेत्रहरुलाई समेटि वृत्तचित्र निर्माण गर्ने ब्यवस्था मिलाईनेछ ।

११. सामाजिक विकास :

विद्यालयहरुको शैक्षिक, प्रशासनिक र ब्यबस्थापकिय सुधार सहित दरवन्दी मिलान गरि प्राविधिक बिषयहरुको कक्षहरु संचालन गर्ने ब्यवस्था मिलाईनेछ ।

सामुदायिक विद्यालयहरुको शैक्षिक तथा प्रशासनिक कार्य प्रभावकारी बनाउन प्रधानाध्यापकहरुको कार्यसम्पादनमा आधारित करार सम्झौताद्वारा जिम्मेवार बनाउने ब्यवस्था मिलाईनेछ ।

बिद्यार्थी भर्ना विशेष अभियन कार्यक्रम अन्तर्गत विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालय पहुँचको सुनिश्चिता गरि पठनपाठनको ब्यवस्था मिलाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता गर्ने गर्ने ब्यवस्था मिलाईनेछ ।

बिद्युतिय हाजिरी प्रणाली जडान गर्न बाँकि आधारभूत विद्यालयहरुमा उक्त प्रणाली लागु गरि प्रभावकारी मुल्याङ्कन गर्ने ब्यवस्था मिलाईनेछ ।

□ शिक्षकको पेशागत विकासलाई मर्यादित बनाइ सिकाइ वातावरण सरल, आधुनिक प्रविधि युक्त बनाउन थप शैक्षिक विकासका तालिम, कार्यशाला शैक्षिक प्रदर्शनि जस्ता कार्यक्रमहरु संचालन गर्ने ब्यवस्था मिलाईनेछ ।

□ शैक्षिक बिषमता कम गर्न संस्थागत र सामुदायिक बिद्यालयहरुको गतिविधिहरुको आदान प्रदान गरि शैक्षिक गुणस्तर अभिवृद्धि कार्य अघि बढाउन नमूना शिक्षण प्रक्रियाको विधि अबलम्बन गरि शिक्षक आदान प्रदान कार्यक्रम संचालन गर्ने ब्यवस्था मिलाईनेछ ।

□ सादा जीवन सरल जीवन शैली, विद्यार्थीको प्रतिभा उजागर गर्न नगरको कार्यशैलिलाई सार्थकता गर्न पनौती नगरपालिकाका विद्यार्थीहरुलाई बिषेश पहिचान गर्न सबै सामुदायिक बिद्यालयहरुमा अध्ययनरत विद्यार्थीको एउटै पोशाक कोड कायम गरि लागु गर्ने ब्यवस्था मिलाईनेछ ।

□ साक्षर पनौती हामी सबैको गौरब मुल ध्येयका साथ साक्षर नगर घोषणाका लागि थप प्रयास गर्ने ब्यवस्था मिलाईनेछ ।

□ सामुदायिक बिद्यालय प्रति सबैको चासो स्थापित गर्न सार्वजनिक पद धारण गर्ने नागरिकहरुको बालबालिकाहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गराउन उत्प्रेरीत गर्ने ब्यवस्था मिलाईनेछ ।

□ पनौती नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रमलाई प्रभावकारी बनाउन वडागत रुपमा बालमैत्री अध्ययन केन्द्रको स्थापना गर्ने ब्यवस्था मिलाईनेछ ।

□ खेलकुद विकास र खेल क्षेत्रको गौरबको योजना अन्तर्गत निर्माणाधिन पनौती रंगशालालाई थप उचाइमा पुऱ्याउन आवश्यक कार्य प्रारम्भ गरिने छ । साथै नगर तथा वडाहरुमा खेलकुद विकास समिति गठन गरि कार्यक्रम बनाई कार्य प्रारम्भ गर्ने ब्यवस्था मिलाईनेछ ।

- पनौती नगरपालिकाका सबै वडाहरुमा बालमैत्री स्थानीय शासन पद्धती अबलम्बन गरि पनौती नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा तथा सो कार्यान्वयन गर्ने निति अबलम्बन गर्ने ब्यवस्था मिलाईनेछ ।
- बालश्रम मुक्त नगरपालिका घोषणा तथा सो को निरन्तरताका लागि बालश्रम अनुगमन प्रणालीलाई कार्यक्रमिक तवरले अघी बढाइनेछ ।
- बालमैत्री ब्यबस्थापन योजनामा पहिचान भएका बालबालिकासंग सम्बन्धित कार्यक्रमहरुलाई यथोचित तवरले सम्बोधन गर्ने ब्यवस्था मिलाईनेछ ।
- बालमैत्री स्थानीय शासन प्रणाली अबलम्बन गरि बालमैत्री स्थानीय तह घोषणाका आवश्यक कार्यहरु गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने निति अबलम्बन गर्ने ब्यवस्था मिलाईनेछ ।
- जेष्ठ नागरिक वाचनालय तथा चौतारा निर्माण, संचालन तथा ब्यवस्थापन गर्ने ब्यवस्था मिलाईनेछ ।
- जेष्ठ नागरिक प्रतिको सकारात्मक ब्यवहार तथा अबहेलना बिरुद्ध सचेतनात्मक कार्यक्रहरु संचालन गर्ने ब्यवस्था मिलाईनेछ ।
- सामाजिक परिचालनका लागि टोल विकास संस्था प्रबद्र्धन कार्यक्रमलाई ब्यवस्थित तवरले अघी बढाउने ब्यवस्था मिलाईनेछ ।
- सामाजिक परिचालन कार्यक्रम मार्फत नागरिक सचेतना केन्द्रहरुमा संचालित बचत तथा ऋणका कार्यक्रमहरु वडा कार्यालयहरु मार्फत गर्ने ब्यवस्था मिलाईनेछ ।
- सामाजिक सुरक्षा तथा घटना दर्ता ब्यवस्थापन सम्बन्धमा सम्बन्धीत वडाहरु मार्फत प्रबिष्टी तथा रेकर्ड अद्यावधिक गर्ने कार्यलाई अघी बढाईने ब्यवस्था मिलाईनेछ ।

सामाजिक सुरक्षा भत्ता विवरण सम्बन्धित वडा कार्यालयहरु मार्फत सार्वजनिक परिक्षणको गर्ने ब्यवस्था मिलाईनेछ ।

जुन सुकै उमेरकका विधवा महिला तथा ६० बर्ष पुरा भएका अविवाहित र पतीसंग सम्बन्ध बिच्छेद भएका महिलाहरुलाई केन्द्रिय सरकार मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको नगरपालिकाको तर्फबाट श्रोत ब्यवस्थापनप गरि आ.व. ०७५-७६ बाट ३५ बर्ष पुरा भएका अविवाहित एकल तथा पतीसंग सम्बन्ध विच्छेद भएका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने ब्यवस्था मिलाईनेछ ।

नागरिकको मौलिक अधिकारको रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्ने ब्यवस्था मिलाईनेछ ।

स्वास्थ्य सेवाका हरेक तह र प्रकारमा नागरिकहरुको सहभागीता गर्ने ब्यवस्था मिलाईनेछ ।

नागरिकको स्वास्थ्य प्रबर्द्धन, संरक्षण, सुधार र पुनस्थापना सम्बन्धी नीति तथा कार्यक्रमको ब्यवस्था मिलाईनेछ ।

स्वास्थ्य सेवा प्रवाहलाई जवाफदेहि बनाउन ब्यवस्था मिलाईनेछ ।

सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क विवरण गर्ने औषधिहरु तथा सामाग्रीहरुको नियमित आपूर्ति गर्ने ब्यवस्था मिलाईनेछ ।

स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुको सेवाको गुणस्तर बृद्धिका लागि ब्यवस्था मिलाईनेछ ।

स्वास्थ्य सम्बन्धि कार्यक्रमका लागि निजि क्षेत्र तथा सहकारी क्षेत्रको सहभागीता गर्ने ब्यवस्था मिलाईनेछ ।

महिला बालबालिका, जेष्ठ नागरिक र विपन्न समुदाय लक्षित स्वास्थ्य कार्यक्रम संचालन गर्ने ब्यवस्था मिलाईनेछ ।

१२. कृषि तथा पशु विकास :

कृषकहरूलाई आधुनिक कृषि सम्बन्धि ज्ञान सिप, प्रविधि, यन्त्रीकरण, अध्ययन, अवलोकन, उत्पादनमा आधारित अनुदान, उपयुक्त स्थानमा संकलन केन्द्र, विक्रि स्थलहरूको सुधार गर्ने ब्यवस्था मिलाईनेछ ।

जैविक खेति प्रबर्द्धन, बिषादी न्यूनिकरण, कृषक पाठशाला, स्कुल शिक्षा कार्यक्रम संचालन गर्ने ब्यवस्था मिलाईनेछ ।

कृषि तथा घासे बालीहरूको उच्च प्रविधिको नर्सरी स्थापना गर्ने ब्यवस्था मिलाईनेछ ।

पशु नश्ल सुधारका माध्यमबाट उच्च उत्पादन दिने र चाडै बढ्ने खालका पशुपालन उत्पादन समुदायमा आधारित र समुदायको माग अनुरूप रहेर गर्ने ब्यवस्था मिलाईनेछ ।

हावा पानी सुहाउदो कृषि तथा पशुपालनको एक गाउँ एक उत्पादन कार्यक्रम नमूनाको रूपमा संचालन गर्ने ब्यवस्था मिलाईनेछ ।

कृषि तथा पशुपालनको उत्पादनलाई गुणस्तरीय बनाई उपभोक्ता समक्ष पुऱ्याउनका लागि सोसंग सम्बन्धित जनचेतनामूलक तालिम, गोष्ठि, होडिङ्गबोर्ड, एफ.एम. रेडियो कार्यक्रम, कार्य संचालन गरी कृषि सामाग्री, पशुपालन सामाग्री ढुवानी गर्ने, केरट, डिजिटल तराजु, मिल्क क्यान, चिलिङ्ग भ्याट, सहकार्यमा अनुदान उपलब्ध गराउने ब्यवस्था मिलाईनेछ ।

कृषि तथा पशु बिमा कार्यलाई प्रभावकारी रूपमा संचालन गर्नका लागि जनचेतनामूलक तालिम, गोष्ठि संचालन गर्ने । प्रिमियममा स्थानीय स्तरबाट अनुदान उपलब्ध गराउने ब्यवस्था मिलाईनेछ ।

□ एक गाउँ एक प्राविधिकहरुको अवधारणालाई निरन्तरता दिदै थप वडाहरुमा क्रमह कृषि तथा पशु प्राविधिक थप गर्दै जाने प्रत्येक वडामा आकस्मिक रुपमा आवश्यक पर्ने कृषिका लागि किटनासक जैविक बिषादिको ब्यवबस्था मिलाईनेछ ।

□ उन्नत जातका विउ बिजनको समयमै ब्यवस्था गर्ने, रोग परिक्षण शिविर संचालन, माटो परिक्षण कार्यहरु आवश्यकतानुसार संचालन गर्ने ब्यवबस्था मिलाईनेछ ।

□ पशु स्वास्थ्य शिविर थुनेलो रोगको परिक्षण शिविर संचालन गर्ने प्राविधिकहरुका लागि किट वितरण आदि गरि कृषकहरुलाई पशु पंक्षी सेवा घरदैलोमा नै सर्वसुलभ रुपमा उपलब्ध गराउने ब्यवबस्था मिलाईनेछ ।

□ आवश्यकतानुसार साना तथा मद्यौला सिंचाई कुलोहरु जनसहभागीतामा संचालन गर्दै जाने, ट्राउट माछा पालन कार्यक्रमलाई पर्यटनसंगै जोड्न तथा स्थापना संचालन गर्ने, दुध संकलन केन्द्रहरुको पहिचान गरि आवश्यक सामग्रीहरुको ब्यवस्था गर्ने । प्रत्येक वडाहरुमा एक एक वटा पशु वधशाला निर्माण गर्दै जाने । नगरस्तरिय पशु बधशाला स्थापनाको संम्भाव्यता अध्ययन गरि कार्य प्रारम्भ गर्ने ब्यवबस्था मिलाईनेछ ।

□ नगरस्तरिय सुविधा सम्पन्न प्रयोगशाला सहितको पशुपंक्षी अस्पताल स्थापना कार्य अधि बढाउन ब्यवबस्था मिलाईनेछ ।

□ युवाहरुलाई तत्काल रोजगारीको अवसर दिलाउनका लागि युवा लक्षियत ब्यवसायिक कृषि तथा पशुपालन कार्यलाई अधि बढाउन कार्यलाई अधि बढाउन युवा लक्षियत कार्यक्रमहरु संचालन गर्ने ब्यवबस्था मिलाईनेछ

□ नगर क्षेत्रभित्रका भैसीहरुको अनुवांशीक संरक्षण गरी भैसीपालक कृषकहरुलाई प्रोत्साहन दिन र उत्पादन योग्य भैसी संरक्षण गर्न भैसी सुत्केरी भत्ता उपलब्ध गराउने ब्यवबस्था मिलाईनेछ ।

□ कृषि तथा पशुपंक्षी पालक कृषकहरुलाई ब्यवसायीकरण तर्फ उन्मुख गराउन उत्पादनमा आधारित मेयर उत्कृष्ट पुरस्कारको ब्यवस्था मिलाईनेछ ।

□ नगर क्षेत्रभित्र छाडा छाडीएका गाई बस्तुलाई उचित रुपमा संरक्षण गरि सो को ब्यवस्थापन गर्न आवश्यक प्रकृया अधि बढाइने ब्यवस्था मिलाईनेछ ।

सभासद्ज्यूहरु,

अन्तमा उल्लेख भए अनुसारको पनौती नगरपालिकाको आगामी आ.व. ०७५/७६ को नीति तथा कार्यक्रम निर्णयार्थ छलफलका लागि टेबुल गर्दछु ।

धन्यवाद

जय पनौती ।

२०७५।०३।२७

भीम न्यौपाने प्रमुख